

नेपाल सरकार
शिक्षा मन्त्रालय

सरकारको १०० दिन अवधिको प्रगति / उपलब्धीका मुख्यमुख्य बुँदाहरू

1. प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालय शिक्षा सम्मको समग्र नीति निर्माण कार्यक्रम कार्यान्वयनको अध्ययन एवं विश्लेषण गरी संघ प्रदेश र स्थानीय तह अनुकूल शिक्षा नीति, कार्यक्रम र संगठनात्मक स्वरूपको सुधार एवं परिमार्जन गर्नका लागि नेपाल सरकारलाई सुझाव दिन माननीय शिक्षा मन्त्रीज्यूको अध्यक्षतामा उच्चस्तरीय शिक्षा आयोगको गठन भएको ।
2. Safe School Policy को ड्राफ्ट तयार भएको , सरोकारवालाहरु संग छलफल गरी निर्णयको प्रक्रियामा जाने क्रममा रहेको ।जसबाट DRR मैत्री विद्यालय शिक्षा सुनिश्चित गर्न सहज हुनेछ ।
3. TEVT Policy २०१२ को पुनरावलोकन भएको, ३ जना विज्ञहरु खटाई TEVT POLICY Dialogue ड्राफ्ट रिपोर्ट तयार भएको । विषयगत मन्त्रालयसंग छलफलको लागि भाद्र २८ गते बैठक बोलाइएको । TEVT Policy २०१२ Revision को आधारहरु तयार भएको ।
4. नेपाल सरकार र विश्व बैंक बीच व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो सञ्चालनका लागि ६० मिलिएन यु.एस.डलरको Negotiation सम्पन्न ।
5. १९७ वटा माध्यमिक विद्यालयहरुलाई नमूना विद्यालयको रूपमा विकास गर्न छनौट गरी पहिलो चरणको अनुदान निकासो ।
6. विद्यालय तहका शैक्षिक कार्यक्रमहरुको सुपरिवेक्षण अनुगमन मूल्यांकन कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह समेतले प्रयोग गर्नको लागि अनुगमन साधन सहितको स्रोत सामग्री विकास ।
7. राज्यको पुनः संरचना अनुकूल स्थानीय तह अनुसार स्रोतव्यक्ति समायोजन गरिएको । स्थानीय तहमा उप सचिव, अधिकृत र प्राविधिक सहायक सम्मका कर्मचारीहरु खटाइएको र थप खटाउनको लागि तयारी भई रहेको ।
8. आ.व. २०७४÷०७५ को स्थानीय तहमा विनियोजित शिक्षा क्षेत्रको कार्यक्रम तथा वजेट र जि.शि.का.मा विनियोजित कार्यक्रमहरुको कार्यान्वयनको लागि कार्यक्रम कार्यान्वयन पुस्तिका तयार गरी वितरण गरिएको ।
9. खुला विद्यालयका विद्यार्थीहरुका लागि संशोधित पाठ्यक्रममा आधारमा मूल विषयको पाठ्यपुस्तक विकास र वितरण ।
10. शैक्षिक जनशक्ति विकास केन्द्रमा प्रत्यक्ष कक्षा सञ्चालन (Virtual Class) का लागि टेली एजुकेशन सेन्टर भवन निर्माण कार्यसम्पन्न । Virtual Class सञ्चालनका लागि

- विगतमा सञ्चालन गरिएका ११ जिल्लाका १०० ओटा विद्यालयमा जस्तै थप ६५ ओटा विद्यालयमा उपकरण व्यवस्थापन सहित कक्षा सञ्चालन ।
11. ४ वटा जिल्लाहरू साक्षर जिल्ला घोषणा (सिन्धुली, मनाङ , इलाम र गोरखा)
 12. खुला आधारभुत विद्यालय कक्षा ६-८ को परिवर्तित संरचना र व्यवस्था अनुसार पाठ्यपुस्तक र शिक्षक निर्देशिका विकास ।
 13. मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलमा रहेका २५ वटा सामुदायिक क्याम्पसलाई सोहि क्षेत्रमा स्थापना भएका विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन सम्भाव्यता अध्ययन गर्न गठित समितिले सम्भाव्यता अध्ययन गरि प्रतिवेदन पेश गरेको र अनुदान रकम समेत निकाशा भइ सकेको ।
 14. उच्च शिक्षामा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली -QAA_ कार्यक्रमका लागि एउटा छुट्टै स्वायत्त निकायको स्थापना गर्ने कार्यका सन्दर्भमा नियमावली तयार भई कार्यान्वयनमा रहेको छ । हालसम्म १७ वटा शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र प्रदान गरिएको छ ।
- १५= भुक्तम्पबाट प्रभावित ३१ जिल्लाका १ हजार भन्दा बढी सामुदायिक विद्यालयहरूमा कक्षा कोठा निर्माणका लागि रकम विनियोजन गरिएको ।
१६. अस्थायी शिक्षकहरूलाई स्थायी गर्ने प्रक्रियामा सहजता ल्याउनका लागि शिक्षा विधेयक (आठौं संशोधन) लाई थप केही परिमार्जन सहित संसदमा पेश गरिएको ।
 १७. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रमा बर्षो देखि आवेदन दिई सञ्चालन स्वीकृतिका लागि थाति रहेका विभिन्न संघ संस्थाका आवेदनहरूको जाँचबुझ गर्नका लागि विज्ञ टोली गठन ।
 १८. देशभरमा शिक्षा मन्त्रालयसंग समन्वय नगरी सञ्चालित विभिन्न तालिम प्रदायक संस्थाहरूलाई अनुगमन गरी अवैधानिक रूपमा सञ्चालित संस्थाहरूको खारेजी ।